

१ राष्ट्रिय पेन्सन प्रिमियम बारे जानकारी !

जापानमा बसोबास गर्ने २० बर्ष देखि ६० बर्ष सम्मका व्यक्तिहरु, सबै “राष्ट्रिय पेन्सन” मा सामेल हुन अनिवार्य गरिएकोछ । कम्पनीमा काम गरिरहेका व्यक्तिहरु चाँही, राष्ट्रिय पेन्सन बाहेक “कल्याण पेन्सन” मा सामेल भएकोले, सामेल हुने सम्बन्धि प्रक्रियाहरु आफैले गर्नु पर्दैन तर स्वरोजगार व्यक्तिहरु, विद्यार्थीहरु र बेरोजगार व्यक्तिहरुले भने, सामेल हुने प्रक्रिया तथा प्रिमियमको भुक्तानी आदि आफैले नगरी हुँदैन ।

राष्ट्रिय पेन्सनको प्रिमियम, हरेक बर्ष संशोधन गरिन्छ । सन् २०२२ सालको मासिक प्रिमियम रकम १६,५९० येन रहेकोछ । नगद भुक्तानी गर्ने व्यक्तिहरु लाई, अप्रिल महिनाको पहिलो भागमा जापान पेन्सन संस्थानबाट भुक्तानी भौचर प्राप्त हुनेछ । हरेक महिनाको प्रिमियम, अर्को महिनाको मसान्त सम्ममा तिर्नुहोला ।

सम्पूर्ण अंतर्राष्ट्रिय विद्यार्थीहरुले “विद्यार्थी विशेष भुक्तानी” नामक सुविधा प्रयोग गरि, आवेदन दिएमा पेन्सन प्रिमियमको भुक्तानी पुरै छूट पाईन्छ । आवेदन दिने ठाउँहरु, शियाकुस्यो प्रधान कार्यालय, प्रत्येक सोउगोउ शिस्यो र पेन्सन अफिस हुन् । आवेदन दिँदा आवश्यक पर्ने कागजातहरु, पेन्सन बूक अथवा माईनम्बर कार्ड आदि, विद्यार्थी परिचयपत्र अथवा निवास (जाईर्युउ) कार्ड आदि हुन् ।

राष्ट्रिय पेन्सन तिरेको अवधि १० बर्ष नाघेका व्यक्तिहरुलाई भुक्तानी गरिन्छ । जापानमा बसोबास गरेको अवधि १० बर्ष भन्दा कम भएमा, “एकमुष्ट निकासी भुक्तानी” नामक प्रणाली अन्तर्गत माग गरेमा, प्रिमियम तिरेको अवधि अनुसार, निश्चित रकम फिर्ता आउँछ । “एकमुष्ट निकासी भुक्तानी” प्राप्त गर्नको लागि, आफ्नो देश फर्केको २ बर्ष भित्र जापान पेन्सन संस्थानमा लिखित रूपमा माग (आवेदन) गर्न जरुरी छ ।

पेन्सन प्रिमियमको भुक्तानी चाँही जापानमा बस्ने व्यक्तिहरुलाई अनिवार्य भएकोले, विदेशी नागरिक भएपनि नियमपूर्वक भुक्तानी गर्ने गरौं । अबदेखि स्थायी बसोबास तथा प्राकृतिकरण (जापानी नागरिकता) को लागि आवेदन गर्ने व्यक्तिहरुलाई पेन्सन प्रिमियम भुक्तानीको अभिलेख आवश्यक पर्नेहुनाले, विशेष सावधान रहनुहोला ।

२ आवास करबाट छूट भएका घरपरिवारहरूको लागि अस्थायी विशेष लाभ बारे जानकारी !

उपरोक्त लाभ, नौलो कोरोना भाइरस संक्रमणको प्रभावले जीवनयापनमा पीडित व्यक्तिहरूको मद्दतको लागि दिईने राहत रकम हो । प्रदान गरिने रकम, एक परिवारको लागि १ लाख येन रहेकोछ ।

उक्त रकम प्राप्तिको लागि लक्षित परिवारहरू, सन् २०२१ साल डिसेम्बर १० तारिक सम्म तोचिगी नगरमा आवास दर्ता भएर, सपरिवार सन् २०२१ सालको आवासकर नतिरेका, आवास कर छूट पाएका परिवार, आवेदन दिने बेला तोचिगी नगरमा आवास दर्ता भएर, नौलो कोरोना भाइरस संक्रमणको प्रभावमा, सन् २०२१ जनवरी महिना पछि, घरायसी बजेटमा अचानक परिवर्तन आएर, आवास कर छूट प्राप्त परिवार सरहको आर्थिक अवस्था भएका, घरायसी बजेटमा अचानक परिवर्तन आएका परिवारहरू पर्दछन् ।

आवेदन दिने तरिका, र आवेदन दिने म्यादको बारेमा, आवास कर छूट परिवारहरूको लागि, तोचिगी नगरबाट आवेदनको लागि आवश्यक कागजात “काकुनिन्स्यो” (पुष्टि गर्ने कागज) हुलाक मार्फत पठाईने हुनाले, उक्त कागजात पुगेपछि, आवश्यक विवरणहरू भरेर, फिर्ता खाममा राखि, सन् २०२२ साल मार्च महिनाको ३१ तारिक सम्ममा फिर्ता पठाउनु होला ।

सन् २०२२ साल जनवरी २ तारिक पछि तोचिगी नगरमा बसाई-सराई गरि आएका व्यक्तिहरूलाई, तचिगी नगरबाट आवेदनको लागि आवश्यक कागजातहरू (आवेदन फार्म) हुलाक मार्फत पठाईएको हुनाले, आवश्यक विवरणहरू भरेर, फिर्ता खाममा राखेर फिर्ता पठाउनु होला । आवेदनको म्याद सन् २०२२ सालको सेप्टेम्बर महिनाको ३० तारिक सम्म रहेकोछ ।

घरायसी बजेट अचानक परिवर्तन आएका घरको हकमा, आवेदन चाँही कल-सेण्टरमा फोन गर्नुहोला । आवेदनको म्याद सन् २०२२ सालको सेप्टेम्बर महिनाको ३० तारिक सम्म रहेकोछ ।

तोचिगी नगरको आवास कर छूट परिवार आदि लाई अस्थायी विशेष लाभ रकमको कल-सेण्टरको फोन नम्बर ०२८२-२८-७७२१ हो । विदाका दिन बाहेक बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म स्वागत छ । फोनमा जापानी भाषा मात्र बोलिनेछ । नौलो कोरोनाको प्रभावको कारणले, काउण्टरमा भीड लगाउन नपाईने व्यवस्था गरिएकोछ । सकेसम्म सीधै शियाकुस्योमा नआई, कल-सेण्टरमा फोन गर्नुहोला ।

अथवा, तोचिगी नगर कोकुसाई कोउर्युउ क्योउकाई (अंतर्राष्ट्रीय संस्था) को विदेशी परामर्श काउण्टरमा सम्पर्क राख्नुहोला ।

३ तोचिगी नगरको साकुरा (पैयूँ) को प्रसिद्ध स्थलहरुको मार्गदर्शन बारे जानकारी !

यो वर्ष पनि पैयूँको मौसम आयो । तोचिगी नगर भित्र पैयूँका प्रसिद्ध स्थलहरु धेरै छन् जसको बारेमा यस पछि जानकारी प्रदान गरिन्छ ।

निशिकातामाचिको (कानासाकिको साकुरा जुचुमि) चाँही, तोचिगीको दर्शनीय १०० छनोटमा पनि छानिएको पैयूँको प्रसिद्ध स्थल हो । ओमोईगावाको तटबन्ध संगै लहरै लगभग २०० बोटको पैयूँ रूखहरुको पंक्ति एक उत्कृष्ट कृति हो ।

चुगामाचिको (चुगानो सातो) मा, १७० वर्षको (चुगा सातो साकुरा) देखि, फूल फरने मौसम फरक भएका पैयूँहरु एक पछि अर्को गर्दै फूलेर, लामो समय सम्म आनन्द लिन सकिन्छ ।

मियामाचिको नागानोगावामा भएको मियाको पुल ओरिपरीका (मियाको पैयूँ) चाँही, नदी किनारमा लगभग डेढ किलोमिटरमा ५०० बोट जति पैयूँका पंक्तिबद्ध रूखहरु छन् ।

ओहिरा-सान् को पैयूँ चाँही, (जापान साकुरा प्रसिद्ध स्थल १०० छनोट) मा चयन भएकोछ । ओहिरा-सान् जाने आउने सडकको लगभग २ किलोमिटर जति पैयूँको सुरुड प्रख्यात मानिन्छ । दृश्यावलोकनको लागि सुन्दर चुचरोमा, ओहिरा-सान् को ३ ओटा प्रसिद्ध विशेषताका दांगो, याकितोरी, तामागो याकि खाँदै, फूल फूलेको हेर्न सकिन्छ ।

ओहिरा एथलेटिक पार्क अगाडीको साकुरा दोरी चाँही, (तोचिगीको सडक र खोला १०० छनोट) मा पनि छानिएका छन् । रातीको लाइट-अप पनि सुन्दर देखिन्छ ।

फुजिओका वातारासे एथलेटिक पार्कको साकुरा पनि लाईट-अप गरिन्छ । साकुराका प्रसिद्ध स्थलहरु घुम्ने होईन?